

प्रतिबन्धित क्षेत्रलाई सङ्क्रमण मुक्त पार्न भाइरससँग मिलेर लडौं।
रोग रोगथाम तथा नियन्त्रण(निश्चित व्यक्तिहरुका लागि अनिवार्य परीक्षण) नियमन प्रतिबन्ध-परीक्षण
घोषणा

रोग रोकथाम तथा नियन्त्रण (निश्चित व्यक्तिको लागि अनिवार्य परीक्षण) नियमन (क्याप 599, सहायक कानून J) (नियम) अन्तर्गत, सरकारले सीमित क्षेत्र (प्रतिबन्धित क्षेत्र) को लागि निम्न प्रतिबन्ध-परीक्षण घोषणा गर्दछ

प्रतिबन्धित क्षेत्र: Woosung Street देखि पूर्व, Nanking Street देखि दक्षिण, Battery Street देखि पश्चिम, Pak Hoi Street देखि उत्तर

प्रतिबन्धित परिसरहरु: प्रतिबन्धित क्षेत्रका सबै आवासीय वा व्यवसायिक परिसरहरु

प्रतिबन्धित व्यक्तिहरु: हालैमा प्रतिबन्धित क्षेत्रमा रहने कुनै पनि व्यक्ति र गएको 14 दिनहरुमा प्रतिबन्धित परिसरमा दुई घण्टा भन्दा बढी उपस्थित भएका जो कोही व्यक्ति

प्रतिबन्धित व्यक्तिहरुका लागि जिम्मेवारी

- अनिवार्य परीक्षण गर्नु पर्ने (तपाईंले पहिला परीक्षण गरेको वा नगरेको भएतापनि)
- हाल प्रतिबन्धित क्षेत्रमा रहने व्यक्तिहरुलाई ब्याचहरुमा(समूह) सरकारले प्रतिबन्धित क्षेत्रमा राखेका घुम्ती नमूना संकलन स्टेशनहरुमा न्यूक्लिक एसिड जाँच गराउने व्यवस्था गर्नेछ। विशेषज्ञ अधिकारीहरुले तपाईंको नाक र घाँटीको स्वाबसंगै लिन मद्दत गर्नेछन्।
- हाल प्रतिबन्धित क्षेत्रमा रहने व्यक्तिलाई प्रतिबन्धित क्षेत्रका सबै परीक्षणको नतिजाहरु निर्धारण नभएसम्म र निषेध घोषणा रद्द नभएसम्म आफू बसेको परिसर छोड्ने अनुमति छैन।
- तपाईंलाई परीक्षण पछि वितरण गरिएका रिस्टब्यान्ड राख्नुहोस् साथै SMS सन्देश प्रमाणीकरणको लागि परीक्षणको परिणाम साथमा बोक्नुहोस्।
- यदि परीक्षणको नतिजा पोजिटिभ आएमा स्वास्थ्य विभागले तपाईंलाई सकेसम्म चाँडो सम्पर्क गर्नेछ र तपाईंको लागि अस्पताल भर्ना र आइसोलेसनमा राखि उपचार गर्ने व्यवस्थापन गर्ने छ। यदि तपाईं पोजिटिभ केसको (जस्तै परिवारको सदस्य हरू) सम्पर्कमा आउनु भएको व्यक्ति हुनुहुन्छ

भने स्वास्थ्य विभागले तपाईंलाई सकेसम्म चाँडो सम्पर्क गर्नेछ, क्वारेन्टिन केन्द्रहरूमा स्थानान्तरणको लागि व्याथपान गर्नेछ।

प्रतिबन्धित व्यक्तिहरूले मद्दत लिन सक्छन्

- यदि प्रतिबन्धित व्यक्ति वा उसको परिवारका सदस्यहरू असक्तताको कारण घुम्ती नमूना संकलन स्टेशनहरूमा जान सक्दैनन् भने, तिनीहरूले विशेष अधिकारी द्वारा उनीहरूको परिसरहरूमा नमूना संकलन गर्ने व्यवस्थापनको लागि सरकारी अधिकारीहरूलाई सम्पर्क गर्न सक्छन्।
- यदि प्रतिबन्धित व्यक्तिलाई तत्काल चिकित्साको आवश्यकता परेमा, उनीहरूले विशेष व्यवस्थाको लागि सरकारी अधिकारीलाई सम्पर्क गर्न सक्छन्।

अपराध र जरिवाना

- कुनै पनि प्रतिबन्धित व्यक्तिले अनिवार्य परीक्षणको आदेश वा परिसर छोडेमा त्यो अपराध ठहरिने छ र अधिकतम \$10,000 वा \$ 25,000 जरिवाना र साथै छ महिना जेल सजाय हुन सक्दछ।

सोधपुछ तथा सरकारी कार्यालयहरूको सम्पर्क

हटलाइन: 2399 6949 / 2399 2139 / 2835 1473

3755 6816 (अल्पसंख्यक जातीयहरूको लागि हटलाइन)

तपाईंको पूर्ण सहयोगको साथमा, हामी यो सम्पूर्ण अपरेशन 48 घण्टा भित्र पूरा गर्ने प्रयत्न गर्दछौं। (6 बजे बिहान 25 जनवरी (सोमबार) भित्र सर्वसाधारण काममा जानु अघि सम्पन्न गर्ने आशा गर्दछौं।)

-समाप्त -